



**पूर्वाञ्चल विश्वविद्यालय**  
**परीक्षा व्यवस्थापन कार्यालय**  
**विराटनगर, नेपाल**



: ७३२०२२, ७३४८०० (Ext. 112)

फ्याक्स :

: ९७७-२१-७२८४९९

पो.ब.नं. :

: १४२

ईमेल :

: puoemgt@wlink.com.np



मिति : २०७४/११/११

श्री क्याम्पस प्रमुखज्यू,

**BE(Civil/Computer/E&C/Electrical/Geomatic/Biomedical), B. Architecture, BIT, BCA** अध्यापनहुने सम्पूर्ण क्याम्पस / कलेजहरू ।

**विषय:- परीक्षा आवेदन फाराम भराई पठाई दिने बारे ।**

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विज्ञान तथा प्रविधि संकाय अन्तर्गत २०७४/२०७५ सालमा सञ्चालन हुने **BE. (Civil / Computer / E&C / Electrical / Geomatic / Biomedical), B. Architecture BIT / BCA** शैक्षिक कार्यक्रम अन्तर्गत प्रथम, तेश्रो र पाँचौं सेमेष्टरमा अनुतिर्ण सम्पूर्ण विद्यार्थीहरूको **आंशिक** परीक्षाका लागि मिति २०७४/१२/०१ गते सम्म परीक्षा आवेदन फाराम भराई मिति २०७४/१२/०४ गतेभित्र परीक्षा आवेदन फाराम र नियमानुसारको परीक्षा शुल्क वापतको रकम नविल बैंक स्थित यस कार्यालयको **CALL A/C 0706010310803** मा जम्मा गरी सो को सक्कलै भौचर यस कार्यालयमा उपलब्ध गराई दिनु हुन जानकारी गराइएको छ । सो मितिसम्म फाराम भर्न छुट भएका विद्यार्थीहरूका लागि रु. ५००/- विलम्ब शुल्क लिई २०७४/१२/०८ गते सम्म फाराम भराई २०७४/१२/०६ गते यस कार्यालयमा पठाई सक्नु पर्ने छ । तोकिएको मितिभन्दा पछि परीक्षा शुरुहुनु भन्दा पन्ध्र दिन अगाडी सम्म रु १००० बिलम्ब शुल्क लिई परीक्षा आवेदन फाराम भराई नियमानुसारको शुल्क साथ परीक्षा आवेदन फाराम पठाउन सकिनेछ । **उक्त मितिभन्दा पछि प्राप्त भएका परीक्षा आवेदन फाराम उपर कुनै कारवाही नगरी सोभै फिर्ता पठाईने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।**

परीक्षा फाराम साथ विश्वविद्यालयलाई नियमानुसार बुझाउनु पर्ने सम्बन्धन शुल्क प्राप्त नभएमा परीक्षा आवेदन फाराम फिर्ता पठाईने छ ।

परीक्षा आवेदन फाराम पठाउदा प्रत्येक सेमेष्टरका फारमलाई भर्ना समुह अनुसार अंग्रेजी वर्णानुक्रम (**Assending Order**) मिलाई वेग्लै फायलमा फाइलिङ्ग गरी परीक्षार्थी तथा शुल्कको विवरण समेत प्रत्येक फायलमा राखी पठाउनु पर्ने छ । यस प्रकार फाइलिङ्ग नगरी सोभै खाममा राखी पठाइएमा परीक्षा आवेदन फाराम फिर्ता पठाईने छ ।

पुनश्च: सम्बन्धित शैक्षिक कार्यक्रमको पाठ्यक्रममा तोकिएअनुसारको पूर्णाङ्कको क्याम्पस स्तरमा लिइएको आन्तरिक मूल्याङ्कन परीक्षाको प्राप्ताङ्क अंग्रेजी वर्णानुक्रमानुसारको विद्यार्थीहरूको नाम भएको सिटमा उल्लेख गरी विषय शिक्षकको हस्ताक्षर र सोमा क्याम्पसका प्राचार्यले प्रमाणित गरी क्याम्पसको छाप लगाई अन्तिम परीक्षा शुरु हुने मितिभन्दा कमिमा ७ (सात) दिन पूर्व समष्टिगत प्राप्तांक तालिका समेत तयार पारी यस कार्यालयमा उपलब्ध गराउन जानकारी गराइएको छ । सो अवधिमा आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क उपलब्ध नभएमा त्यस्ता विद्यार्थीहरूलाई परीक्षामा सामेल नगराईने व्यहोरासमेत अवगत गराएको छ ।

क्र. सं.	विवरण	परीक्षा शुल्क
१.	परीक्षा शुल्क (आंशिक)	१ विषय रु. ५००/- प्रति विद्यार्थी २ विषय रु. ८००/- प्रति विद्यार्थी २ भन्दा बढी विषय रु. ११००/- प्रति विद्यार्थी

परीक्षा नियन्त्रक

**नोट :** काठमाण्डौ उपत्यका भित्रका सम्पूर्ण क्याम्पस / कलेजहरूले पू.वि. काठमाण्डौ सम्पर्क कार्यालय सिनामंगलमा र अन्य क्याम्पस/कलेजहरूले परीक्षा व्यवस्थापन कार्यालय विराटनगरमा सम्बन्धित क्याम्पस/कलेजका प्रतिनिधि मार्फत परीक्षा आवेदन फारामहरू बुझाउनु हुन जानकारी गराइन्छ । अन्य कुनै पनी माध्यमद्वारा पठाइएका परीक्षा आवेदन फारामहरू स्विकृत नगरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।